

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय पर्वत

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को
नियम ३ बमोजिम सार्वजनिक गरिएको
२०८० श्रावण १ गते देखि आश्विन मसान्त सम्मको
सम्पादित प्रमुख क्रियाकलापहरूको विवरण

२०८० आश्विन



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) बमोजिम जिल्ला प्रशासन कार्यालय, पर्वतसंग सम्बन्धित विवरण

(२०८० श्रावण १ गतेदेखि २०८० आश्विन मसान्तसम्म)

१. जिल्ला प्रशासन कार्यालय, पर्वतको स्वरूप र प्रकृति:

जिल्लामा शान्ति, सुरक्षा र सुब्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको मुख्य कार्य हो। यस कार्यालयका काम, कर्तव्य र अधिकारहरूलाई मूलतः स्थानीय प्रशासन ऐन, २०२८ ले व्यवस्था गरेको छ। संघ, प्रदेश र स्थानीय तहबाट जिल्लास्तरमा हुने विकासका कार्यमा समन्वय र सहजीकरण एवम् स्थानीय र प्रदेश सरकारका कानून कार्यान्वयनमा आवश्यक सहयोग पुराउने, विपद् व्यवस्थापन, आपूर्ति व्यवस्थापन एवम् वस्तु तथा सेवाको गुणस्तरीयताको सुनिश्चितता प्रदान गर्ने, स्वच्छ बजार प्रबर्द्धनका लागि बजार अनुगमन गर्ने र उपभोक्ताको हित संरक्षणमा सरोकारवाला निकायविच उचित समन्वय गर्ने तथा सेवा प्रवाहको अनुगमन गर्ने, प्रचलित कानूनमा तोकिएका विषयहरूमा न्याय निरूपण, आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रण जस्ता कार्यहरू सम्पादन गरी जिल्लामा सुशासनको प्रत्याभूतिका लागि जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण भूमिका रहेको छ।

जिल्ला प्रशासन कार्यालय, पर्वतले यस जिल्लालाई शान्त, सुरक्षित र समुन्नत बनाउने दूरदृष्टि (Vision) का साथ विधिको शासन अवलम्बन गरी शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउँदै प्रभावकारी सेवा प्रवाहको माध्यमद्वारा सुशासनको प्रत्याभूति गर्ने लक्ष्यहरू (goals) लिएर काम गरिरहेको छ। यी लक्ष्यहरू प्राप्तिका लागि यस कार्यालयले सुरक्षा निकायहरूको समन्वयात्मक परिचालनद्वारा जिल्लामा शान्ति सुरक्षाको स्थितिलाई सुदृढ बनाउने, जिल्लामा विधिको शासन सुनिश्चित गर्ने, विपद्को एकीकृत र समन्वयात्मक व्यवस्थापन गर्ने, आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, मानव अधिकारको संरक्षण गर्ने र पारदर्शिता एवं जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्य लिएको छ।

२. जिल्ला प्रशासन कार्यालय, काम, कर्तव्य र अधिकार:

- जिल्लामा शान्ति, सुरक्षा र सुब्यवस्था कायम गर्ने।
- जिल्लामा संचालित विकासका कार्यहरूमा सहयोग र समन्वय गर्ने।
- जिल्लामा रहेका नेपाल सरकारका सम्पत्तिहरूको संरक्षण गर्ने।
- जिल्लामा आइपर्ने विपद्हरूको व्यवस्थापन गर्ने।
- जिल्लामा वस्तुहरूको आपूर्तिलाई व्यवस्थित गर्ने।
- जिल्लास्थित सार्वजनिक निकायहरूको कार्य सम्पादनमा समन्वय गर्ने।
- प्रचलित कानूनद्वारा तोकिएका विषयहरूमा न्याय निरूपण गर्ने।

प्रमुख जिल्ला अधिकारी



- ज) नागरिकताको प्रमाणपत्र वितरण गर्ने।
झ) हातहतियारको इजाजत प्रदान तथा नवीकरण गर्ने।
ञ) विधुतीय राहदानी सम्बन्धी कार्य गर्ने।
ट) संस्था दर्ता तथा नवीकरण गर्ने।
ठ) प्रचलित कानून र नेपाल सरकारको निर्देशन बमोजिम अन्य विविध कार्यहरू गर्ने।
ड) राष्ट्रिय परिचयपत्र विवरण दर्ता तथा वितरण गर्ने।

३. जिल्ला प्रशासन कार्यालय, पर्वतमा कार्यरत कर्मचारी संख्या :

सि.नं.	पद	दरबन्दी संख्या	कैफियत
१	प्रमुख जिल्ला अधिकारी	१	
२	सहायक प्रमुख जिल्ला अधिकारी	१	
३	प्रशासकीय अधिकृत	२	
४	नायव सुब्बा	५	
४	क.अ.	२	
५	लेखापाल	१	
६	खरिदार	३	
७	विवरण दर्ता अपरेटर	२	
८	हलुका सवारी चालक	१	
९	कार्यालय सहयोगी	६	
१०	विवरण दर्ता सहयोगी	१	
जम्मा		२४	

४. जिल्ला प्रशासन कार्यालय, पर्वतबाट प्रदान गरिने सेवा:

क) स्थानीय प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी सेवा:

- नाम थर वा उमेर आदि प्रमाणित।
- नाबालक परिचय पत्र जारी।
- पारिवारिक पेन्सन, शपथ पत्र, दुई नामथर र जन्ममिति प्रमाणित, रहलपहल सम्बन्धी सिफारिस
- दलित, आदिवासी जनजाति प्रमाणित।
- पत्रपत्रिका दर्ता।
- छापाखाना दर्ता।
- पारिवारिक विवरण प्रमाणित।
- नाता प्रमाणित।
- विविध कार्य।

प्रमुख जिल्ला अधिकारी



ख) विधुतीय राहदानी सम्बन्धी सेवा:

- विधुतीय राहदानी Enrollment सम्बन्धमा ।
- द्रुत सेवाको लागि अभिलेख प्रमाणित ।
- विधुतीय राहदानी वितरण ।

ग) नागरिकता सम्बन्धी सेवा:

- वंशजको आधारमा नागरिकताको प्रमाण पत्र वितरण ।
- वैवाहिक अंगीकृत नागरिकताको प्रमाण पत्र वितरण ।
- नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वितरण ।
- नामथर जन्म मिति संशोधन ।
- कर्मचारी परिवारको नाताले दिइने ना.प्र.प वितरण ।

घ) मुद्दा तथा ठाडो उजुरी सम्बन्धी सेवा:

- सार्वजनिक मुद्दा
- गुनासो वा ठाडो उजुरी ।

ङ) हातहतियार इजाजत तथा नवीकरण सेवा ;

- हातहतियार इजाजत, नामसारी, नवीकरण र स्वामित्व हस्तान्तरण ।

च) संस्था दर्ता तथा नवीकरण सम्बन्धी सेवा:

- संस्था दर्ता ।
- संस्था नवीकरण ।
- संस्थाको विधान संशोधन ।
- जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति ।

छ) आपूर्ति व्यवस्था अनुगमन सम्बन्धी सेवा:

- सहज आपूर्ति व्यवस्थापन सुनिश्चित गर्नका लागि बजार अनुगमन तथा नियमन ।

ज) विपद् व्यवस्थापन सम्बन्धी सेवा:

- जिल्ला विपद् व्यवस्थापन समितिको बैठक व्यवस्थापन ।
- विपद् सम्बन्धी कार्ययोजना निर्माण ।
- मनसुन पूर्व अपतकालीन कार्ययोजना ।
- विपद् न्यूनीकरणका लागि तयारी ।
- विपदमा भएको क्षति विवरण संकलन ।
- विपदमा पीडित भएकालाई क्षतिपूर्ति एवं राहत वितरण तथा पुनःस्थापना ।

झ) अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धी सेवा:

- अ.दु.अ.आ. बाट निर्देशन बमोजिमका कार्य गर्ने ।

१२/१२/२०७३
प्रमुख जिल्ला अधिकारी



ज) राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा:

- नागरिकताको प्रमाण पत्र लिएका व्यक्तिहरूको वैयक्तिक तथा जैविक विवरण संकलन गर्ने ।
- नेपाली नागरिकहरूको वैयक्तिक र जैविक विवरणहरूको केन्द्रकृत रुपमा भण्डारण गर्ने ।
- विभागबाट छापिएर आएका राष्ट्रिय परिचयपत्र कार्ड जारी गर्ने ।


५. जिल्ला प्रशासन कार्यालय, पर्वतमा रहेका शाखा र जिम्मेवार अधिकारी:

सि.नं.	शाखाको नाम	जिम्मेवार अधिकारी	कैफियत
३	नागरिकता शाखा	ना.सु. तिलोचन अर्याल ना.सु. सुदिप लामिछाने क.अ. दिनेश सुवेदी खरिदार सन्तोष थापा	
२	विधुतीय राहदानी शाखा	ना.सु. महेन्द्र रेग्मी खरिदार नारायण पौडेल	
३	स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा	क.अ भरत सापकोटा ना.सु. छत्रनाथ पौडेल खरिदार सन्तोष पराजुली	
४	मुद्दा तथा हातहतियार शाखा	ना.सु. रामचन्द्र गौतम	
५	लेखा शाखा	लेखापाल सुभास घर्ति	
६	राष्ट्रिय परिचयपत्र	वि.द.अ. विदुर सापकोटा वि.द.अ. सरोज बस्नेत वि.द.स. सत्यदेवी शर्मा	

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:

सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु	लाग्ने अवधि	कै
१	वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र वितरण	रु.१० को टिकट	प्रक्रिया पुगेकै दिन	
२	नागरिकताको प्रतिलिपि वितरण	रु.१३ को टिकट	प्रक्रिया पुगेकै दिन	
३	वैवाहिक अंगिकृत नागरिकताको प्रमाण पत्र वितरण	रु.१० को टिकट	प्रक्रिया पुगेकै दिन	
४	विधुतीय राहदानी Enrollment सम्बन्धमा	नाबालक-२५००।- साधारण-५०००।-	प्रक्रिया पुगेकै दिन	
५	द्रुत सेवा अभिलेख प्रमाणित		प्रक्रिया पुगेकै दिन	
६	विधुतीइ राहदानी वितरण		प्राप्त भएपछि तुरुन्तै	
७	गुनासो वा ठाडो उजुरी	रु.१० को टिकट	यथाशीघ्र	

०१/०८/२०७३
प्रमुख जिल्ला अधिकारी



सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु	लाग्ने अवधि	कै
८	नामथर, उमेर आदि प्रमाणित	रु.१० को टिकट	प्रक्रिया पुगेपछि सोही दिन	
९	नाबालक परिचय पत्र	रु.१० को टिकट	प्रक्रिया पुगेपछि सोही दिन	
१०	पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस	रु.१० को टिकट	प्रक्रिया पुगेपछि सोही दिन	
११	संस्था दर्ता	रु.१०००।-	सवै प्रक्रिया पुगे पश्चात सोही दिन	
१२	संस्था नवीकरण	रु.५००।-	सोही दिन	
१३	संस्थाको विधान संशोधन	रु.१० को टिकट	सोही दिन	
१४	जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति	रु.१० को टिकट	सोही दिन	
१५	दलित, मधेशी, आदिवासि सिफारिस	रु.१० को टिकट	सोही दिन	
१६	पत्रपत्रिका दर्ता	दैनिक - रु.१०००।- साप्ताहिक - रु.५००।- पाक्षिक - रु.३००।- मासिक - रु.२००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
१७	छापाखाना दर्ता	रु.१०००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
१८	हातहतियार नामसारी	रु.१०००।-	प्रक्रिया पुगे पश्चात सोही दिन	
१९	हा.ह. जिल्ला भित्रको नवीकरण	रु.१५०।-	प्रक्रिया पुगे पश्चात सोही दिन	
२०	हा.ह. नेपाल भरिको नवीकरण	रु.३००।-	सोही दिन	
२१	नामथर जन्म मिति संशोधन	रु.१० को टिकट	प्रक्रिया पुगे पश्चात सोही दिन	
२२	नाता प्रमाणित	रु.१० को टिकट	सोही दिन	
२३	क्षतिपूर्ति एवं राहत वितरण		सवै कागजात भए पश्चात यथासिद्ध	
२४	सार्वजनिक शान्ति विरुद्धको कसूर सम्बन्धी मुद्दा	रु.१० को टिकट	कानून बमोजिम	
२५	अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा	रु.१० को टिकट	आयोगबाट प्राप्त समयसीमा भित्र	
२६	राष्ट्रिय परिचयपत्र विवरण सकलन		प्रक्रिया पुगेकै दिन	
२७	राष्ट्रिय परिचयपत्र वितरण		सोही दिन	
२८	राष्ट्रिय परिचयपत्र संशोधन	रु ५००	सवै प्रक्रिया पुगे पश्चात	

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी:

क) निर्णय गर्ने प्रक्रिया: सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ एवं सूचनाको हक सम्बन्धी ऐन, २०६४ लगायत प्रचलित कानून बमोजिम।

(Signature)
प्रमुख जिल्ला अधिकारी



ख) निर्णय गर्ने अधिकारी:

- प्रमुख जिल्ला अधिकारी
- सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत : प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम।

द. निर्णय उपर उजुरी सुन्ने अधिकारी: प्रचलित कानून बमोजिम।


९. सम्पादन गरेको कामको विवरण : - २०८० श्रावण १ गते देखि आश्विन मसान्तसम्म

सि.नं.	सम्पादन गरेको काम	परिमाण	कैफियत
१	नागरिकता वितरण (प्रतिलिपि बाहेक)	८०१	
२	नागरिकताको प्रतिलिपि वितरण	९४९	
३	विधुतीय राहदानी Enrollment	१८५१	
४	विधुतीय राहदानी वितरण	१९१५	
५	दुत राहदानी सिफारिस	५७	
६	गुनासो वा ठाडो उजुरी	१३	
७	नाम थर उमेर आदि प्रमाणित	२९६	
८	नाबालक परिचयपत्र	६८	
९	पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस	३८५	
१०	संस्था दर्ता	१३	
११	संस्था अनुगमन	६	
१२	संस्था नवीकरण	९३	
१३	संस्थाको विधान संशोधन	-	
१४	दलित, आदिवासि सिफारिस	११५	
१५	पत्रपत्रिका दर्ता	-	
१७	हातहतियार नामसारी	१	
१८	हातहतियार नवीकरण	१०	
१९	सार्वजनिक अपराध सम्बन्धी मुद्दा	५	
२०	अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा	५	
२१	बजार अनुगमन	७	
२२	विकास आयोजना निरीक्षण	८	
२३	प्रकोप प्रभावित क्षेत्रहरुको स्थलगत निरीक्षण	८	
२४	राजनीतिक दलहरु, गै.स.स. र नागरिक समाज संगको समन्वय	निरन्तर	
२५	राष्ट्रिय परिचयपत्र विवरण संकलन	२३२६	
२६	राष्ट्रिय परिचयपत्र कार्ड वितरण	१८३	

१॥ १-८-८०
प्रमुख जिल्ला अधिकारी

ली, २०६५

प्रमुख जिला अधिकारी



- विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६
- गृह प्रशासन सुधार कार्य योजना, २०७४
- नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६८
- विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०६८
- प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४
- गृह मन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरूको आचारसंहिता, २०६९

१२. आम्दानी, खर्च तथा आर्थिक कारोवारसम्बन्धी अद्यावधिक विवरण: २०८०
श्रावण देखि आश्विन मसान्तसम्म

- ३ महिनामा उठेको जम्मा राजस्व: रु. १,०४,३८,५००।००
- ३ महिनामा भएको जम्मा चालु खर्च: रु. ४५,११,०५८.१४
- ३ महिनामा भएको जम्मा पुँजीगत खर्च रु. ८,६७,८२२।००

१३. सूचनाको हक अन्तर्गत सूचनाको हक माग्ने र पाउनेको विवरण :

मिति २०८०।०५।१७ मा इमेल मार्फत पोखरा महानगरपालिका वडा नं. १७ बस्ने दिपक आचार्यले सूचना माग गरेकोमा निजलाई मिति २०८०।०५।३१ मा सूचना उपलब्ध गराइएको ।

(गणेश प्रसाद पौडेल)
०८०।५।३०

(गणेश प्रसाद पौडेल)
नि. प्रमुख जिल्ला अधिकारी
सूचना अधिकारी
नि. प्रमुख जिल्ला अधिकारी